

तपाईंको आवाज सुनियोस्! मतदान गर्नुहोस्!

मतदानबारे तपाईंले के कस्तो कुरा जान्न आवश्यक छ

मतदानका दिन मतपत्र पाउन:

तपाईंलाई तस्बिरसहितको परिचय-पत्र देखाउनुहोस् वा सामान्य शपथनामा (affidavit) मा हस्ताक्षर गर्नुहोस् भनिनेछ ।

स्वीकार्य फोटोसहितका परिचय-पत्र: तपाईंलाई तल भनिएकामध्ये एउटा मात्र चाहिन्छ ।

संघीय वा राज्यस्तरिय तस्बिरसहितका परिचय-पत्र (Federal and state photo IDs):

परिचय-पत्र चालु मितिको वा पाँच वर्षभित्र म्याद सकिएको हुनुपर्छ ।

६५ वर्षभन्दा बढी उमेरका मतदाताहरूलाई म्याद सकिने प्रावधानको बन्देज लागु हुँदैन ।

- कुनै राज्यबाट जारी सवारी-चालक अनुमति-पत्र (driver's license)
- कुनै राज्यबाट जारी सवारी नचलाउने फोटोसहितको परिचय-पत्र (non-driver's photo ID)
- संयुक्त राज्य अमेरिकाको सैन्यसेवाको फोटोसहितको परिचय-पत्र (United States armed services photo ID)
- संयुक्त राज्य अमेरिकाको राहदानी वा राहदानीसरहको कार्ड (United States passport or passcard)
- मतदान गर्ने उद्देश्यका लागि मात्र डिभिजन अफ मोटर भेकल्स (DMV) द्वारा जारी न्यु ह्याम्सको फोटोसहितको परिचय-पत्र ।

तस्बिरसहितका विद्यार्थी परिचय-पत्र (Student photo IDs):

विद्यार्थीको परिचय-पत्रहरूमा मिति आवश्यक हुन्न ।

- सार्वजनिक र निजी कलेज तथा विश्वविद्यालय, सामुदायिक कलेज वा अनुमति-प्राप्त व्यावसायिक स्कूलसहित न्यु ह्याम्सका स्कूलहरू
- न्यु ह्याम्सको शिक्षा विभाग (N.H. Department of Education) बाट स्वीकृति-प्राप्त सार्वजनिक हाइस्कूल तथा निजी हाइस्कूलहरू

अन्य स्वीकार्य परिचय (Other acceptable identification):

- जाँचसूचीका सुपरिवेक्षक (Supervisor of the Checklist), मध्यस्थकर्ता (Moderator) वा नगर वा गाउँका लेखापाल (Town or City Clerk) द्वारा मान्यता दिएको स्वीकार्य फोटोसहितको परिचय-पत्र
- जाँचसूचीका सुपरिवेक्षक, मध्यस्थकर्ता वा नगर वा गाउँका लेखापालद्वारा व्यक्तिको परिचय प्रमाणिकरण
- मतदाताले भरेर हस्ताक्षर गरेपछि आधिकारिक मतदान अधिकृतले हस्ताक्षर गरेको शपथनामा

डिएमभीको मतदाता परिचय-पत्र (Voter ID from the DMV)

- यदि तपाईंसँग न्यु ह्याम्सको डिभिजन अफ मोटर भेकल्सबाट जारी सवारी-चालक अनुमति-पत्र वा सवारी नचलाउने फोटोसहितको परिचय-पत्र छैन भने मतदान गर्ने उद्देश्यका लागि मात्र डिभिजन अफ मोटर भेकल्सबाट जारी गरिने मतदाता परिचय-पत्र निःशुल्क पाउन नगर वा गाउँ कार्यालयको लेखापालबाट रसिद / भौचर पाउन सक्नुहुन्छ ।



लिंग अफ वमन भोटर्स न्यु ह्याम्स
(League of Women Voters
New Hampshire)

www.LWVNH.org